

“सदस्य सेवाको, बचतको बहार
सुनौलो भविष्यको, सुन्दर उपहार”



दर्ता नं. ३८३२/०६८/६९

सदस्य सेवा

बचत तथा ऋण सहकारी संस्था लि.

SADASYA SEWA SAVING & CREDIT CO-OPERATIVE LTD.

प्रधान कार्यालय: का.म.न.पा.- ३२, कोटेश्वर, फोन नं.: ०१-५१५५०५८, ५१५५४७५

सदस्य सेवा केन्द्र:

का.म.न.पा.-१४, कुलेश्वर

फोन नं.: ०१-५१६५२१४, ५१६५२३१

का.म.न.पा.-२४, इन्द्रचोक

फोन नं.: ०१-५५१४३११, ५५१४३१२



sewasadasya@gmail.com



info@sewasadasya.com



www.sadasyasewa.com.np



Sadasya Sewa Sacos

परिचय

INTRODUCTION

नेपाल सरकार डिभिजन सहकारी कार्यालय काठमाडौँबाट ऐन २०४८ अन्तर्गत स्थापना भएको यस सदस्य सेवा बचत तथा ऋण सहकारी संस्था लि. को प्रधान कार्यालय का.म.न.पा.-३२, कोटेश्वरमा अवस्थित रहेको छ साथै सदस्यहरूलाई मध्यनजर गरि अभ्यर्थन सेवा सुविधाको लागि संस्थाले का.म.न.पा.-१४, कुलेश्वर र का.म.न.पा.-२४, इन्द्रचोकमा सदस्य सेवा केन्द्र अवस्थित रहेको छ । स्थानिय प्रतिष्ठित तथा प्रबुद्ध व्यवसायिहरूको संस्थापक शेयर सहभागितामा संचालन भएको यस संस्थाको उच्च व्यवस्थापन तहमा व्यवसायी, उद्धमी वर्ग तथा वित्तिय क्षेत्रमा लामो समयको कार्य अनुभव प्राप्त गरिसकेका व्यक्तिहरू आवद्ध छन् । जन समुदायमाभर रहेको निस्कृत्य पूँजीलाई प्रतिस्पर्धात्मक वित्तिय बजारमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक व्याज प्रदान गरि एकिकृत गरिएको निस्कृत्य पूँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने तथा आफ्नो शेयर सदस्यहरूलाई समय सुहाउँदो उचित ब्याजदरमा छिटो छरितो र सहज ढङ्गबाट कर्जा प्रवाह गरि सक्षम व्यवसायी बनाउनुका साथै खुल्ला बजारको निर्माण गर्नु नै यस संस्थाको मुल उद्देश्य रहेको छ ।

व्यवस्थापन

MANAGEMENT

“सदस्य महानुभावहरूको सन्तुष्टि नै यस संस्थाको सन्तुष्टि एवं सफलता हो ” भन्ने मुल नारालाई अधि सार्दै दैनिक कारोवार संचालन गर्न तथा संचालक समितिले तोकेको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न समितिबाट कार्यकारी पदाधिकारी तथा दक्ष एवं अनुभवी कर्मचारीहरूको नियुक्ति गरिएको छ ।

शेयर पूँजी

SHARE CAPITAL

यस संस्थाको शेयर पूँजी रु. १०,००,००,०००/- (दश करोड) कायम गरी उक्त रकमलाई क्रमिक रुपमा चुक्ता पूँजीमा परिणत गर्दै लगिने छ ।

सल्लाहकार समिति

ADVISOR COMMITTEE

यस संस्थालाई आवश्यक सर-सल्लाह, सुझाव दिई ठोस योगदान प्रदान गर्न विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरूको सम्मिलित ३ सदस्यीय सल्लाहकार समिति रहेको छ ।

एकमुष्ट अवधि बचत योजना

FIXED PERIODIC SAVING PLAN

बचत अवधि	३/३ महिना	६/६ महिना	बार्षिक	एकमुष्ट
६ महिना	१०%	११%	-	-
१ वर्ष	११%	११.५%	-	१२%
२ वर्ष	११.५%	१२%	१२.५%	१३%
३ वर्ष	१२%	१२.५%	१३%	१३.५%

नोट: २ वर्ष समय अवधि थप गर्ने सकिने छ ।

आपसी समझदारीमा मासिक ब्याज निर्धारण गर्न सकिने छ ।



वार्षिक **१३.५%**
का दरले ब्याज प्रदान गरिने छ ।

*शर्तहरू लागू हुनेछन्।

Commitment

Confident

Continuity

निक्षेप योजना

DEPOSIT PLAN

विद्यमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने निम्न बमोजिमको योजनाहरु लागु गरिएको छ ।

शिरषकः	न्युनतम मौज्दात	ब्याजदर
क. लघु बचत खाता	रु. २००/-	९.५% मासिक
ख. विशेष बचत खाता	रु. ५००/-	५% दैनिक
ग. साधारण बचत खाता	रु. १,०००/-	६% दैनिक
घ. विजनेस प्लस बचत खाता	रु. १०,०००/-	७% दैनिक
ङ. सदस्य सेवा गोल्डेन बचत खाता	रु. २५,०००/-	७.५% दैनिक
च. सदस्य सेवा प्रमोशन बचत खाता	रु. ५०,०००/-	८.५% दैनिक
छ. सदस्य सेवा स्टार बचत खाता	रु. १,००,०००/-	९.५% दैनिक

अवधि बचत योजना

PERIODIC SAVING PLAN

अवधि	ब्याजदर
३ महिना	७%
६ महिना	८%
१ वर्ष	९%
२ वर्ष	१०%
३ वर्ष	११%

- ◆ निःशुल्क खाता खोल्न सकिनेछ ।
- ◆ दैनिक रु. ५०/- भन्दा माथि बचत गर्न सकिनेछ ।
- ◆ ३/३ महिनामा ब्याज गणना गरिनेछ ।
- ◆ समयावधि समाप्ति पछि एकमुष्ट साँवा र ब्याज प्राप्त गर्न सकिनेछ ।

नोटः २ वर्ष समय अवधि थप गर्ने सकिने छ ।



दैनिक **११%**

का दरले ब्याज प्रदान गरिने छ ।

*शर्तहरु लागू हुनेछन् ।

बाल भविष्य बचत

BAL BHAVISHYA BACHAT

अवधि	१ वर्ष	२ वर्ष	३ वर्ष
ब्याजदर	९%	१०%	११%

- ◆ निःशुल्क खाता खोल्न सकिनेछ ।
- ◆ १६ वर्ष भन्दा तलका बालबालिकाहरुले खाता संचालन गर्न सक्नेछन् ।
- ◆ समयावधि समाप्ति पछि एकमुष्ट साँवा र ब्याज प्राप्त गर्न सकिनेछ ।
- ◆ दैनिक रु. १००/- वा सो भन्दा माथि बचत गर्ने बचत कर्तालाई जन्मदिनको विशेष उपहार प्रदान गरिनेछ ।

नोटः २ वर्ष समय अवधि थप गर्ने सकिने छ ।



दैनिक **११%**

का दरले ब्याज प्रदान गरिने छ ।

*शर्तहरु लागू हुनेछन् ।

११४० दिने बचत योजना

1140 DAYS SAVING PLAN

- ❖ निःशुल्क खाता खोलन सकिने छ ।
- ❖ यो योजना ११४० किस्ताको मात्र हुनेछ ।
- ❖ यस योजनामा नियमित रुपमा दैनिक बचत गर्नुपर्नेछ ।
- ❖ समयावधि समाप्ति पछि एकमुष्ट साँवा र ब्याज भुक्तानी गरिने छ ।

दैनिक रकम जम्मा	अवधि	एकमुष्ट	दर्शौ खर्च योजना भित्रको ३ वटा दर्शौमा मात्र लागू हुने छ ।
रु. २५०/-	११४० किस्ता	रु. ३,०७,५००/-	रु. ७,५००/-
रु. ५००/-	११४० किस्ता	रु. ६,१५,०००/-	रु. १५,०००/-
रु. १,०००/-	११४० किस्ता	रु. १२,३०,०००/-	रु. ३०,०००/-
रु. १,५००/-	११४० किस्ता	रु. १८,४५,०००/-	रु. ४५,०००/-
रु. २,०००/-	११४० किस्ता	रु. २४,६०,०००/-	रु. ६०,०००/-
रु. २,५००/-	११४० किस्ता	रु. ३०,७५,०००/-	रु. ७५,०००/-
रु. ५,०००/-	११४० किस्ता	रु. ६१,५०,०००/-	रु. १,५०,०००/-
रु. १०,०००/-	११४० किस्ता	रु. १,२३,००,०००/-	रु. ३,००,०००/-

*शर्तहरू लागू हुनेछन्।

३८० दिने बचत योजना

380 DAYS SAVING PLAN

दैनिक रकम जम्मा	अवधि	एकमुष्ट
रु. १००/-	३८० किस्ता	रु. ४१,०००/-
रु. २००/-	३८० किस्ता	रु. ८२,०००/-
रु. २५०/-	३८० किस्ता	रु. १,०२,५००/-
रु. ५००/-	३८० किस्ता	रु. २,०५,०००/-
रु. १,०००/-	३८० किस्ता	रु. ४,१०,०००/-
रु. २,०००/-	३८० किस्ता	रु. ८,२०,०००/-
रु. २,५००/-	३८० किस्ता	रु. १०,२५,०००/-
रु. ५,०००/-	३८० किस्ता	रु. २०,५०,०००/-

*शर्तहरू लागू हुनेछन्।



एकमुष्ट साँवा र व्याज
भुक्तानी प्रदान गरिन्छ

- ❖ निःशुल्क खाता खोलन सकिने छ ।
- ❖ यो योजना ३८० किस्ताको मात्र हुनेछ ।
- ❖ यस योजनामा नियमित रुपमा दैनिक बचत गर्नुपर्नेछ ।

गृहलक्ष्मी धनवर्षा बचत योजना

GRIHALAXMI DHANA BARSHA SAVING PLAN

३ वर्ष		५ वर्ष	
मासिक बचत रकम	एकमुष्ट भुक्तानी	मासिक बचत रकम	एकमुष्ट भुक्तानी
रु. १,१७५/-	रु. ५०,०००/-	रु. ६२५/-	रु. ५०,०००/-
रु. २,३५०/-	रु. १,००,०००/-	रु. १,२५०/-	रु. १,००,०००/-
रु. ४,७००/-	रु. २,००,०००/-	रु. १,८७५/-	रु. १,५०,०००/-
रु. ७,०५०/-	रु. ३,००,०००/-	रु. २,५००/-	रु. २,००,०००/-
रु. ९,४००/-	रु. ४,००,०००/-	रु. ३,१२५/-	रु. २,५०,०००/-
रु. ११,७५०/-	रु. ५,००,०००/-	रु. ३,७५०/-	रु. ३,००,०००/-
रु. २३,५००/-	रु. १०,००,०००/-	रु. ५,०००/-	रु. ४,००,०००/-
रु. ३५,२५०/-	रु. १५,००,०००/-	रु. ५,६३५/-	रु. ४,५०,०००/-
रु. ४७,०००/-	रु. २०,००,०००/-	रु. ६,२५०/-	रु. ५,००,०००/-

*शर्तहरू लागू हुनेछन्।

Commitment

Confident

Continuity

१८० दिने बचत योजना

190 DAYS SAVING PLAN

दैनिक रकम जम्मा	अवधि	एकमुष्ट
रु. १००१-	१९० किस्ता	रु. २०,०००१-
रु. २००१-	१९० किस्ता	रु. ४०,०००१-
रु. २५०१-	१९० किस्ता	रु. ५०,०००१-
रु. ५००१-	१९० किस्ता	रु. १,००,०००१-
रु. १,०००१-	१९० किस्ता	रु. २,००,०००१-
रु. २,०००१-	१९० किस्ता	रु. ४,००,०००१-
रु. २,५००१-	१९० किस्ता	रु. ५,००,०००१-

*शर्तहरू लागू हुनेछन्।



एकमुष्ट साँवा र ब्याज
भुक्तानी प्रदान गरिन्छ

- ❖ निःशुल्क खाता खोल्न सकिने छ।
- ❖ यो योजना १९० किस्ताको मात्र हुनेछ।
- ❖ यस योजनामा नियमित रुपमा दैनिक बचत गर्नुपर्नेछ।

मासिक अवधि बचत योजना

MONTHLY PERIODIC SAVING PLAN

- ❖ निःशुल्क खाता खोल्न सकिने छ।
- ❖ यो योजना १२+१ महिनाको हुनेछ।
- ❖ यस योजनामा नियमित रुपमा मासिक बचत गर्नुपर्नेछ।
- ❖ समयावधि समाप्ति पछि एकमुष्ट साँवा र ब्याज भुक्तानी गरिने छ।

प्रति महिना रु.	अवधि	एकमुष्ट
रु. ३,०००१-	१२ महिना	रु. ३९,०००१-
रु. ५,०००१-	१२ महिना	रु. ६५,०००१-
रु. १०,०००१-	१२ महिना	रु. १,३०,०००१-
रु. १५,०००१-	१२ महिना	रु. १,९५,०००१-
रु. २०,०००१-	१२ महिना	रु. २,६०,०००१-
रु. २५,०००१-	१२ महिना	रु. ३,२५,०००१-
रु. ५०,०००१-	१२ महिना	रु. ६,५०,०००१-
रु. १,००,०००१-	१२ महिना	रु. १३,००,०००१-

लखपति बचत योजना

Lakhapati Saving Plan

- ❖ निःशुल्क खाता खोल्न सकिनेछ।
- ❖ यो योजनाको अवधि ५ वर्षको हुनेछ।
- ❖ मासिक रु. ५,०००१- भन्दा माथि बचत गर्न सकिनेछ।
- ❖ ३/३ महिनामा ब्याज गणना गरिनेछ।
- ❖ समयावधि समाप्ति पछि एकमुष्ट साँवा र ब्याज प्राप्त गर्न सकिनेछ।

मासिक बचत	अवधि	ब्याजदर
रु. ५,०००/-	५ वर्ष	१०% दैनिक
रु. १०,०००/-	५ वर्ष	१०% दैनिक
रु. २०,०००/-	५ वर्ष	१०% दैनिक
रु. ३०,०००/-	५ वर्ष	१०% दैनिक
रु. ४०,०००/-	५ वर्ष	१०% दैनिक
रु. ५०,०००/-	५ वर्ष	१०% दैनिक



दैनिक १०% ब्याजदर
प्रदान गरिने छ।

७३० दिने बचत योजना

730 DAYS SAVING PLAN

संस्थाका सदस्य निक्षेपकर्ताहरूले निम्न बमोजिमका रकम ७३० किस्ता दैनिक अनिवार्य नियमित बचत गर्नु पर्नेछ । जसमा उल्लेख गरिएको बमोजिम दशैं बोनस तथा एकमुष्ठ रकम प्राप्त गर्न सकिने छ ।

दैनिक जम्मा	७३० दिनमा	वार्षिक दशैं बोनस
रु. ५२५१-	रु. ४,०५,०००१-	रु. १०,०००/-
रु. १,०५०१-	रु. ८,१०,०००१-	रु. २०,०००/-
रु. २,१००१-	रु. १६,२०,०००१-	रु. ४०,०००/-
रु. ३,१५०१-	रु. २४,३०,०००१-	रु. ६०,०००/-
रु. ४,२००१-	रु. ३२,४०,०००१-	रु. ८०,०००/-
रु. ५,२५०१-	रु. ४०,५०,०००१-	रु. १,००,०००/-

७३० दिने बचत योजना



एकमुष्ठ साँवा र व्याज भुक्तानी प्रदान गरिन्छ

* शर्तहरू लागू हुनेछ ।

शेयर बचत योजना

SHARE SAVING PLAN

- ❖ निःशुल्क खाता खोल्न सकिने छ ।
- ❖ यो योजनाको अवधि १२ महिनाको हुनेछ ।
- ❖ यस योजनामा नियमित रुपमा दैनिक बचत गर्नुपर्नेछ ।
- ❖ समयावधि समाप्ति पछि एकमुष्ठ साँवा र व्याज शेयर परिणत हुनेछ ।



अवधि	व्याजदर
१ वर्ष	११ %

* शर्तहरू लागू हुनेछन् ।

कर्जा तथा सापटी

LOAN AND ADVANCE

समयको माग सगै सदस्य महानुभावहरूलाई उद्योग एवं व्यापार व्यवसाय विस्तारका लागि आवश्यकता अनुसार निम्न शिर्षक अन्तर्गत कर्जा प्रदान गरिएको छ ।

व्यवसायिक लघुवित्त कर्जा अन्तर्गत

शिर्षक	घर जग्गा धितो अन्तर्गत
व्यवसायिक कर्जा	भवन निर्माण तथा मर्मत
सहुलियत कर्जा	बैदेशिक रोजगार कर्जा
महिला उधमी कर्जा	रियल स्टेट कर्जा
हायर पर्चेज	शैक्षिक कर्जा
एकमुष्ठ अवधि धितो कर्जा	व्यापारिक धितो कर्जा

सदस्य सेवा मोबाईल बैंक

Sadasya Sewa Mobile Bank



घर बसि बसि पाउनुहोस्
APP एक सुविधा अनेक



DOWNLOAD NOW

Google play

Download on the App Store

